

एकल/संयुक्त खाता खोल्ने फारम
INDIVIDUAL/JOINT ACCOUNT OPENING FORM

Please put
your photo
here

Please put
your photo
here

मिति
Date:

बैंक प्रयोजनको लागि मात्र / For Bank use only

शाखा
Branch:

ग्राहक कोड नं.
Client Code:

खाता नं.
Account No.

खाताको किसिम
Types of Account: चलि कल बचत अन्य

खाताको सञ्चालन
Account Operation: एकल संयुक्त अन्य मुद्रा
Currency: ने.रु अन्य(वैदेशिक)
Others (FCY)

के तपाईंको कामना सेवा विकास बैंक लिमिटेडमा खाता छ ? / Do you have an account with KSBBL?

छ छैन छ भने, खाता नं.

१. आवेदकको परिचय विवरण / Applicant's Identification Detail

a. नाम (नेपालीमा)

Name in English (BLOCK LETTER)

b. लिंग
Gender: पुरुष महिला अन्य c. वैवाहिक अवस्था
Marital Status: विवाहित अविवाहित अन्य

d. शैक्षिक योग्यता
Education Qualification: निरक्षर साक्षर एस.एल.सी/एस.इ.इ प्रमाण पत्र स्नातक स्नाकोतर अन्य

e. जन्म मिति
Date of Birth (B.S): पेशा
Occupation राष्ट्रियता
Nationality

f. परिचय पत्रको प्रकार
Type(s) of ID Card: नागरिकता राहदानी जन्म दर्ता अन्य

परिचय पत्र नं.
ID Card No. जारी गर्ने निकाय
Issuing Authority स्थायी लेखा नं.
PAN No.

जारी मिति
Issue Date (B.S) समाप्ति मिति
Expiry Date (B.S)

g. आवेदक विदेशी नागरिक भएमा / If Applicant is a Foreign National:

भिसा जारी मिति
VISA Issue Date (A.D) भिसा समाप्ति मिति
VISA Expiry Date (A.D)

जारी गर्ने निकाय
Issuing Authority

खातावाल नावालक भएमा / If Account Holder(s) is / are Minor: वालिग हुने मिति
Date of Attaining Maturity

h. अभिभावकको विवरण / Detail of Guardian:

क्र.स. S.N.	अभिभावकको नाम Name of Guardian:	नावालकसंगको नाता Relationship with the Minor	पेशा Occupation	नागरिकता नम्बर ID Card Number	जारी मिति र स्थान Date & Place of Issue

नोट: बुवा वा आमा बाहेकका संरक्षकको हकमा अभिभावक/माथवर व्यक्तिको अभिभावकत्वको प्रमाणपत्र आवश्यक हुनेछ।

Note: Proof of Guardianship is required incase guardian is other than parent.

i. पारिवारिक विवरण / Details of Family Members

क्र. स. S.No.	नाता Relationship	पुरा नाम थर Full Name	कैफियत Remarks
१.	पति / पत्नी (Spouse)		
२.	बुवा (Father)		
३.	आमा (Mother)		
४.	हजुरबुवा (Grand Father)		
५.	हजुरआमा (Grand Mother)		
६.	छोरा (Son)		
७.	छोरी (Daughter)		
८.	बुहारी (Daughter In law)		
९.	ससुरा (Father In law)*		
१०.	सासु (Mother In law)*		

*विवाहित महिलाको हकमा / In case of married woman

२. ठेगाना विवरण / Address Detail

a. स्थायी ठेगाना / Permanent Address

घर नं. _____ मार्ग/टोल _____
House No.: _____ Street: _____

न.पा./गा.पा. _____ वडा नं. _____
Municipality: _____ Ward No.: _____

जिल्ला _____ अञ्चल _____
District: _____ Zone: _____

फोन नं. (आ) _____ प्रदेश _____
Phone No.(Res.): _____ Province: _____

b. पत्राचार/अस्थायी ठेगाना / Correspondence/Temporary Address

घर नं. _____ मार्ग/टोल _____
House No.: _____ Street: _____

न.पा./गा.पा. _____ वडा नं. _____
Municipality: _____ Ward No.: _____

जिल्ला _____ अञ्चल _____
District: _____ Zone: _____

फोन नं. (आ) _____ प्रदेश _____
Phone No.(Res.): _____ Province: _____

फोन नं. (का) _____ मोबाइल नं. _____ इमेल _____
Phone No.(Work): _____ Mobile No.: _____ Email: _____

c. भाडामा बसोवास गर्नेको हकमा / If Residing In Rented House

घरधनिको नाम _____ मोबाइल नं. _____
Landlords' Name: _____ Mobile No.: _____

d. वासस्थानको नक्सा / Location Map of Residence



नजिकको प्रसिद्ध ठाँउ
Nearest Landmark: _____

मेरो हालको वासस्थान देखिको दुरी
Distance from my residence: _____

- a. पेशा/आम्दानीको श्रोत विद्यार्थी व्यवसाय व्यवसायिक तलब सम्पति निसर्ग विप्रेषण अन्य
Occupation/Source of Income: Student Business Professional Salary Sale of Assets Remittance Others _____
- कर्मचारीको हकमा सरकारी सार्वजनिक संस्थान निजी क्षेत्र अन्य
For Employees: Govt Sector Public Sector Private Sector Others _____
- व्यवसायको हकमा चिकित्सक इन्जिनियर चार्टर्ड एकाउन्टेन्ट वकिल अन्य
For Professionals: Doctor Engineer Chartered Accountant Lawyer Others _____

- b. आवेदक संलग्न रहेको पेशा / Occupational details of Applicant

संस्थाको नाम Name of the Organisation	ठेगाना Address	फोन नं. Phone no.	पेशाको प्रकृति Nature of Occupation	पद Designation	अनुमानित वार्षिक आम्दानी/ कारोवार Estimated Annual Income/ Turnover	कैफियत Remarks

विवरणको लागि ठाँउ नपुगेमा छुट्टै पृष्ठ संलग्न गर्नुहोला / Please attach separate sheet as required

- c. अनुमानित वार्षिक आम्दानी रु १ लाख सम्म रु १-१० लाख सम्म रु १०-२५ लाख सम्म रु २५ लाख माथि
Expected Annual Income: Upto Rs. 1 Lakhs Rs.1-10 Lakhs Rs.10-25 Lakhs Above Rs. 25 Lakhs
- d. कुल सम्पत्ती रु १० करोड सम्म रु १० करोड माथि
Total Assets: Upto Rs. 100 Million Above Rs. 100 Million
- e. खाता खोल्नुको उद्देश्य / Purpose of account opening:
 बचत कर्जा कारोवार गर्ने तलब विप्रेषण अन्य
 Saving Loan Transaction Salary Remittance Others _____
- f. अनुमानित वार्षिक कारोवार संख्या ५० सम्म १०० सम्म ५०० सम्म ५०० माथि
Anticipated Number of Annual Transaction: Upto 50 Upto 100 Upto 500 Above 500

- g. आवेदकको अन्य बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएमा / If applicant has Account with other Bank and Financial Institutions

खाता रहेको बैंक Bank name	खाता नं. A/c Number	औषत मौज्दात Average Balance

- h. खाताको विवरण सम्बन्धी निर्देशन / Statement Instruction:

आफैले बुझ्ने हुलाक बाट पठाउने इमेल मार्फत
 Self Collect By Post By Mail

४.

इच्छाइएको व्यक्तिको विवरण / Nominee Details: (एकल खाताको लागि मात्र / For Single Account only)

मेरो मृत्यु भएमा वा म लापता भएमा कानून बमोजिम मेरो खातामा भएको मौज्दात रकम प्रचलित कानून अनुसार उल्लेखित इच्छाएको व्यक्तिलाई भुक्तान गर्न मेरो मञ्जुरी छ ।
In the event of my death or missing, the following nominee shall be entitled to the balance in this account according to the laws of the land.

a. इच्छाइएको व्यक्तिको विवरण

Nominee Details

नाम Name:	_____	सम्बन्ध Relationship	_____
उमेर Age:	_____	परिचय पत्रको किसिम र नम्बर Type of ID Card and Number	_____
बुवाको नाम Father's Name:	_____	हजुरबुवाको नाम Grand Father's Name:	_____
आमाको नाम Mother's Name:	_____	स्थायी ठेगाना Permanent Address:	_____
अस्थायी ठेगाना Temporary Address:	_____	सम्पर्क नं Contact No.:	_____

b. इच्छाइएको व्यक्ति नावालक भएमा / In case Nominee is a Minor

अभिभावकको नाम Name Of Guardian	नावालकसंगको नाता Relationship	ठेगाना Address	सम्पर्क नं. Contact No.

इच्छाइएको व्यक्तिको फोटो
Nominee photo

Please put
your photo
here

आवेदकको हस्ताक्षर
Applicant's Signature

५.

व्यक्तिगत स्वघोषणा / Self Declaration

a. के तपाईं राजनैतिक/उच्च पदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिसँग सम्बन्धित हुनुहुन्छ ?
Are you a Politically Exposed Person (PEP) or associated with any PEP?हो / Yes होइन / No

यदि हो भने, राजनैतिक/ उच्च पदस्थ व्यक्तिको नाम
If Yes, Please Specify the name of PEP: _____

सम्बन्ध

Relation With PEP: _____

के तपाईंको हिताधिकारी व्यक्ति छ ?
Do you have any Beneficial Owner (BO)?

छ / Yes छैन / No

यदि छ भने, हिताधिकारी व्यक्तिको नाम
If Yes, Please Specify the name of BO: _____

सम्बन्ध

Relation With BO: _____

विगतमा कुनै अपराधमा दण्डित हुनु भएको छ ?
Are you convicted for any crime in past?

छ / Yes छैन / No

b. FATCA Related Decaration (Only for US Citizen)

Are you a US Resident/Citizen/ Permanenrt Resident/Green card Holder ?

हो / Yes होइन / No

म मेरो खाता सम्बन्धी विवरण FATCA अनुसार प्रदान गर्न बैंकलाई अख्तियारी प्रदान गरेको छु ।

I authorize the bank to disclose my account/information to the United Status Internal Revenue Service as per Foreign Account Tax Compliance Act (FATCA) of United States of America .

c. मेरो ठेगाना, सम्पर्क नम्बर, पेशा, व्यवसाय तथा अन्य कुनै विवरण परिवर्तन भएमा यस बैंकलाई अवगत तथा अत्यावधिक गर्नेछु ।

I will update any changes in details of my contact address, contact numbers, occupation or any other such information as applicable.

Thumb Print	
(R) दायाँ	(L) बायाँ

आवेदकको हस्ताक्षर
Signature of Applicant

६. अन्य सेवाहरू / Other Services

- a. डेबिट कार्ड
Debit card
- चाहिन्छ
Yes
- चाहिदैन
No
- b. इन्टरनेट बैंकिङ्ग
Internet Banking
- चाहिन्छ
Yes
- चाहिदैन
No
- चाहिन्छ भने इमेल ठेगाना
If Yes, Email ID _____
- सुविधा
Facility
- खाताको जानकारी
Account Information
- रकमान्तर
Fund Transfer
- बिल भुझानी सेवा
Bill Payment
- रकमान्तर तथा बिल भुझानी सेवा
Fund Transfer and Bill Payment
- c. मोबाइल बैंकिङ्ग
Mobile Banking
- चाहिन्छ
Yes
- चाहिदैन
No
- चाहिन्छ भने मोबाइल नं.
If Yes, Mobile No.
- सुविधा
Facility
- जानकारी/अलर्ट
Inquiry/Alert
- कारोवार
Transaction
- दुवै
Both

७. परिचय गराउनेको विवरण / Details of the Introducer

परिचय गराउनेको नाम / Name of Introducer: _____ खाता नं. / Account No.: _____

म आवेदक(हरू) सँग व्यक्तिगत रूपमा परिचित रहेको व्यहोरा अवगत गराउँदै निजको खाता तपाईंको बैंकमा खोल्दिनु हुन अनुरोध गर्दछु। साथै, यस बारेमा बैंकलाई अन्य जानकारी आवश्यक भएमा म सँग सम्पर्क गर्नु हुन अनुरोध गर्दछु।

I know the applicant(s) personally and recommend to open an account with the Bank. If the bank requires further information, please feel free to contact me.

दस्तखत र/वा छाप
Signature and / or Seal

८. हस्ताक्षर नमुना / Signature Specimen

खाता संचालन / Account Operation: एकल / Single संयुक्त / Joint विशेष निर्देशन बमोजिम / As per special Instruction

विशेष निर्देशन / Special Instruction: _____

हस्ताक्षर
Signature

Please put your photo here

नाम
Name _____

हस्ताक्षर
Signature

Please put your photo here

नाम
Name _____

हस्ताक्षर
Signature

Please put your photo here

नाम
Name _____

हस्ताक्षर
Signature

Please put your photo here

नाम
Name _____

क. खाता सञ्चालन सम्बन्धी नियम तथा शर्तहरू / Terms & Conditions Regarding Account Operation

- खाता सञ्चालन प्रचलित नेपाल कानून, नियम, निर्देशन तथा बैंकिङ्ग प्रचलन अर्न्तगत हुनेछ ।
The laws and regulations of Nepal and customs and procedures common to banks in Nepal will apply to and govern the conduct of accounts opened with the bank.
- प्रत्येक खाताका लागि विशेष नम्बर छुट्याइएको छ । खाता सम्बन्धी सबै किसिमको लेखापढी र रकम जम्मा गर्दा वा फिक्का यो नम्बर उल्लेख गर्नु पर्नेछ ।
A distinctive number is allotted to each account which should be quoted in all correspondence relating to the account and when making deposits and withdrawals.
- खातावालाले कामना सेवा विकास बैंक लि. (यस पछि "बैंक" भनी सम्बोधन गरिएको) द्वारा समय समयमा निर्धारण/परिमार्जन गरे अनुसारको न्युनतम मौज्जात राख्नुपर्नेछ र खातामा खाताको प्रकार अनुसार ब्याज प्रदान गरिने छ ।
The account holder should maintain the prescribed minimum balance as set by Kamana Sewa Bikash Bank Limited (hereinafter referred to as the Bank) from time to time and Interest for account shall be accrued and liquidated as per prevailing terms of the account type.
- खातावालाले बैंकले उपलब्ध गराएको चेक तथा बैंकले प्रदान गरेको तथा बैंकलाई स्वीकार्य अन्य माध्यम प्रयोग गरेर मात्र आफ्नो खाताबाट रकम फिक्का गर्न सक्नेछ ।
The account holder can only withdraw sums from account by means of cheque supplied or other means acceptable to the Bank for the account by the Bank.
- अशिक्षित व्यक्तिको खाता खोल्ने अधिकार बैंकलाई हुनेछ । यस्तो खाताबाट रकम फिक्का खातावाला स्वयंम बैंकमा उपस्थित भई बैंक अधिकारीको रोहवरमा चेकमा ल्यापचे लगाउनु पर्नेछ ।
Account of illiterate person(s) shall be opened at the discretion of the Bank. Such account holder(s) shall be required to be present in person to make withdrawals and shall have to apply his/her thumb impression on the cheques in the presence of the Bank officials.
- नावालक खातावालको नाममा खाता खोलिएकोमा खाता खोल्ने फारममा उल्लेखित संरक्षकले र नावालक १८ वर्ष पुगेपछि निजले लिखित रूपमा अन्यथा निर्देशन दिएमा बाहेक खाता खोल्ने फारममा उल्लेखित निर्देशन अनुसार खाता संचालन हुनेछ ।
In respect of account opened in the name of minors, the Bank shall be entitled to act on the instruction received from the guardian name on the account opening form until such time the Bank receives written information from the guardian or the minor himself/herself after attaining 18 years of age.
- चेकमा बैंकलाई प्रदान गरिएको दस्तखत नमूना अनुसारको हस्ताक्षर हुनुपर्नेछ र चेकमा कुनै फेरवदल भएको ठाँउमा सोही अनुसार हस्ताक्षर गरेको हुनुपर्नेछ ।
Cheques should be signed as per specimen signature supplied to the Bank and any alteration in the Cheque must be authenticated by the drawer's full signature.
- खातावालको खातामा रकम जम्मा भएको र फिक्काको अभिलेख दुरुस्त गर्न बैंकले उचित सावधानी अपनाउनेछ तर रकम फिक्काको/जम्मा गरेको अभिलेख गलत हुन गएमा खातावालको पुर्व सूचना विना बैंकले अभिलेख सच्चाइ दुरुस्त गर्न सक्नेछ । साथै खातावालले बैंकलाई रकम बुझाउनु पर्ने भएमा बैंकले खातावालको खाताबाट असुल उपर गर्न सक्नेछ । यी कार्यबाट हानी नोक्सानी प्रति बैंक जवाफदेही हुने छैन ।
The Bank shall take due care to see that credit and debit entries are correctly recorded in account. In case of error, the Bank shall be within its rights to make the correct adjusting entries without notice and recover any amount due from the account holder. The Bank shall not be held liable for any damage or loss due to such error.
- बैंकले उपलब्ध गराएको चेक, डेबिट कार्डहरू जुनसुकै समयमा पनि सुरक्षापुर्वक राख्नु खातावालको कर्तव्य हो । उल्लेखित साधनहरू हराए वा चोरी भएमा तुरुन्त बैंकलाई खबर गर्नु पर्ने छ । यस्तो जानकारी प्राप्त भए पछि बैंकले खबर गरिएका साधनबाट रकम फिक्का नपाउने/ कार्ड ब्लक जनाई उपलब्ध गराएको जानकारी अभिलेख गर्ने छ तर जानकारी अभिलेख गराउनु पुर्व र जानकारी अभिलेख गराएको २ घण्टा सम्म हराएको चोरिएको साधन प्रयोग गरी भुक्तानी भएको रहेछ भने बैंक जवाफदेही हुनेछैन ।
Cheques/Debit Cards issued by the Bank is the responsibility of account holder to keep them in safe custody at all times. The account holder should immediately notify the Bank if such instruments are stolen or lost. The Bank shall register a written instruction from the account holder to stop payment on account of any instrument issued/block Card. The Bank shall not be liable for any loss due to payment on account of any lost or stolen instrument if the payment is made prior to receipt of such instruction or unless the Bank has at least two (2) hours of time available to act on the request.
- कानून बमोजिम एक वा कुनै सरकारी निकायबाट माग भएको अवस्थामा बाहेक ग्राहकको खाता सम्बन्धित सुचनाहरू गोप्य राखिने छ । ग्राहकको लिखित अनुरोधमा भने खाताको जानकारी तेश्रो पक्षलाई प्रदान गर्न सकिनेछ । तर कुनै कारणवश खाता सम्बन्धि सुचना तेश्रो पक्षलाई प्राप्त हुन गएमा बैंक जवाफदेही हुनेछैन ।
Unless required by law or requested by any government body, information pertaining to customer account will be kept confidential. The customer may, however, can instruct the Bank to release such information to third parties in writing. However, if any information pertaining to account is released to third party unknowingly by any means, the Bank shall not be held accountable.
- ग्राहकको खाताबाट बैंकले तोकेको अवधि सम्म कुनै कारोबार नभएमा त्यस्तो खातालाई निष्कृय खाताको रूपमा परिवर्तन गरिने छ । यस्तो निष्कृय खातालाई पुनः सक्रिय गराई खाता संचालन गर्नु परेमा खातावाला स्वयंम बैंकमा उपस्थित भई सो को लागि लिखित रूपमा बैंकलाई निवेदन दिनु पर्नेछ ।
If there is no transaction in the account for a prescribed period set by the Bank, the status of the account shall be changed into dormant. For the release of the dormancy of the account and to make the account operative, the account holder has to be self-present in the Bank and have to instruct the Bank in writing for the same.
- बैंकको कानुन बाहिरको कुनै पनि घटना वा अवस्था, अवरोध, असमर्थता र दुरसंचार एवं कम्प्युटर सेवा प्रणालीको समस्या उत्पन्न भई कुनै कारण ग्राहकलाई कुनै हानि नोक्सानी हुन गएमा त्यसको जिम्मेवारी वा उत्तरदायित्व बैंकको हुनेछैन ।
The Bank shall have no liability or responsibility for loss or damage incurred to the account holder(s) in the event of any failure, interruption or delay in performance of any instruction resulting from breakdown, failure or malfunction of any telecommunications or computer system or from any circumstances resulting from force majeure whatsoever not reasonably under the Bank's control.
- फ्याक्स/ईमेलको निर्देशन सम्बन्धमा ग्राहकले फ्याक्स/ईमेल ग्यारेन्टी कागजातमा दस्तखत नगरेसम्म फ्याक्स/ईमेलबाट प्राप्त सुचनालाई मान्यता प्रदान गरिनेछैन ।
No facsimile/e-mail instruction will be entertained unless the customer has signed "Fax/e-mail Indemnity" in respect to fax/e-mail instruction.
- खातावालको ठेगाना तथा अन्य आवश्यक विवरणहरू परिवर्तन भएमा सोका जानकारी यथाशीघ्र बैंकलाई उपलब्ध गराउनु पर्नेछ । हुलाक तथा अन्य सुचनाका माध्यमहरूबाट बैंकले प्रेषित गरेका सबै सुचनाहरू कुनै कारणवश खातावाला सम्म नपुगेमा वा ढिलो पुगेमा वा खातावालाको सुचना बैंकमा प्राप्त नभएमा वा ढिला भएमा बैंक जवाफदेही हुने छैन ।
Any change in the address or constitution of the account holder should be immediately communicated to the Bank. The Bank shall not be responsible for delay of non-delivery of letter or other communication sent by the Bank to the account holder or vice-versa.
- बैंकले चेक, विनिमयपत्र, प्रतिज्ञापत्र, विशेष निर्देशन, प्रत्यक्ष डेबिट, ड्रफ्ट, टेलिग्राफिक स्थानान्तरण, विदेशी मुद्राको खरिद/विक्रि तथा कुनै पनि अन्य निर्देशनको लागि बैंकले खाता डेबिट गरी वा बैंकको पूर्ण स्वाविवेकमा अन्य तरीकाबाट खाता डेबिट गरी भुक्तानी गर्न सक्नेछ । यसरी भुक्तानी गर्दा कुनै लिनुपर्ने भए असल उपर गरी लिन सक्नेछ ।
The Bank shall make payment of Cheque, bill of exchange, promissory notes, standing orders, direct debits, issue of drafts, mail and telegraphic transfers, purchase or sale of foreign currency and any other instructions by debiting the account(s) whether in credit or otherwise at its sole discretion. In such circumstances, the Bank shall recover any receivables, if any.
- बैंकले समय समयमा निर्धारण/परिमार्जन गरेअनुसारको शुल्क खातामा लागु गर्न सक्नेछ । कुनै पनि शुल्क, खर्च, कमिशन, मार्जिन, जरिवाना एवं सरकारी निकायलाई बुझाउनुपर्ने कर भुक्तानीका लागि विना सूचना खाता डेबिट गरी असुल उपर गर्न बैंकलाई सदैब अख्तियारी प्राप्त हुनेछ । गलत अभिलेख भएको अवस्थामा पूर्व सूचना विना गलत सच्याउने अभिलेख गर्ने अधिकार बैंकलाई हुनेछ ।
The account(s) shall be subject to the applicable charges as per the Bank's schedule of charges as revised from time to time. The Bank shall always be entitled without notice to recover by debiting account for any charges, expenses, fees, commission, mark-up, penalties, withholding taxes levied by government department of authorities. The Bank is also entitled to reverse entries made in error without prior notice.
- बैंकलाई पूर्व सूचना दिएर खाता बन्द गर्न सकिन्छ । बैंक आफैले वा कुनै अड्डा अदालतका आदेश बमोजिम वा अन्य कुनै अवस्थामा खातावाललाई पूर्वसूचना नगरीकन पनि खाता बन्द गर्न, रोक्का राख्न वा कारोबार निलम्बन गर्न सकिनेछ ।
The Bank reserves the right to refuse to open any account without prior notice. Account may be closed by giving prior notice to the Bank. The Bank may however either at its own instance or, at the instance of any court of administrative order, or otherwise close, freeze or suspend dealing in any of the account without prior notice to the account holder.
- खाता बन्द गर्न परेमा उपलब्ध गराएको मध्ये बाँकी चेकहरू/डेबिट कार्ड संलग्न गरी लिखित रूपमा अनुरोध गर्नुपर्नेछ । खाता बन्द गर्ने शुल्क बैंकले समयमा तोके बमोजिमको हुनेछ ।
Closing request along with the unused cheque book/Debit Card provided by the Bank in relation to the account has to be submitted to close the account. Account closing charge will

आवेदकको हस्ताक्षर
Signature of Applicant

Thumb Print	
(R) दायाँ	(L) बायाँ

be levied as per the Bank's prevailing schedule of charges.

१९. खातावालेको खातामा रहेका रकम खातावालाको बैकप्रतिको हाल र भविष्यका दायित्वका लागि सुरक्षण मानिनेछ र यस्ता दायित्वहरूका पालना खातावालाले नगरेमा खातावालालाई सूचना नदिएकै खातामा रहेका रकमबाट यस्ता दायित्वहरूको पूर्ति गरिनेछ।

The funds in the account would be considered as security for all the obligations in present or future of the account holder to the Bank and in the event of dishonor of such obligations the Bank is entitled to utilize such funds against the obligations of the account holder to the Bank without notice to the account holder.

२०. खातावालाले अन्यथा अनुरोध गरेमा वा समय समयमा बैकले तोकेकोमा बाहेक खाताको कारोवारको विवरण खातावालालाई त्रैमासिक रूपमा उपलब्ध गराउनेछ। खातावालेको अधिकार प्राप्त गरेको ब्यक्तिलाई खातावालको स्वीकृती लिएर मात्र कारोवारको विवरण प्रदान गरिनेछ। खाताको विवरण एउटा भन्दा बढि आवश्यक परेमा बैकले समय समयमा तोकेको शुल्क लिएर उपलब्ध गराउनेछ। यस्तो विवरण उपलब्ध गराएको १५ दिन भित्र खातावालले लिखित रूपमा अन्यथा नजनाएमा विवरण सही भएको मानिनेछ।

Statements of accounts shall be provided on a quarterly basis unless otherwise advised or in such frequency as the Bank may determine from time to time. Statements to the agent of account holder shall be provided only after obtaining authority from the authorized signatory/ies along with Identification Document of the agent. A fee according to the Bank's prevailing Schedule of charges shall be levied for each duplicate statement. Periodic statement of accounts shall be considered correct unless the Bank receives from account holder to the contrary within Fifteen (15) days after dispatch thereof.

२१. दुई वा दुई भन्दा बढी व्यक्तिहरूको नाममा सञ्चालित संयुक्त खाताको हकमा खाता सञ्चालकहरू बीच कुनै लिखित सम्झौता भई बैक समक्ष पहिले नै पेश भएको भए सोहि बमोजिम हुने गरि मृतक खातावालालाको हिस्साको रकम हस्तान्तरण गरिने छ। यदि त्यस्तो अवस्था नभएमा वा स्पष्ट प्रावधान नभएको खण्डमा खाता सञ्चालकहरू मध्य जिवित खातावाला तथा मृतकका इच्छाएका व्यक्ति वा मृतकका इच्छाएका व्यक्ति नभएको खण्डमा कानुनी बमोजिमका हकवालाहरूलाई खाताको रकम हस्तान्तरण गरिने छ। कथम कदाचित खाता सञ्चालकहरू सबैको मृत्यु भएको खण्डमा खातावालाहरू बीच अन्य सम्झौता भएकोमा बाहेक मृत खातावालाहरू बीच अन्य सम्झौता भएकोमा बाहेक मृत खातावालाहरूको इच्छाएका व्यक्तिहरू र इच्छाएका व्यक्ति नरहेको खण्डमा कानुन बमोजिम नजिकका हकवालाहरूमा बराबरी रूपमा बाँडफाँड गरी हस्तान्तरण गरिने छ।

In case of joint account operated in the name of two or more persons if written contract has already been made between the account operators and submitted to the Bank therefore, accordingly the balance portion of the declared will be transferred/paid. In case of no such agreement there on or no clear provision on the submitted agreement, the amount due in account shall be handover to the survivor amongst the account operators and nominee as appointed by the deceased account holder or legal heir(s) of deceased account holder (in case no nominee appointed). In case of any dispute, I/we authorize the Bank to act as per prevailing law. In absence of contract between the account operators and nominee of account holders to the contract in case of death of all the account operators proceed shall be distributed proportionately to the nearest legal heir(s) of the account operators.

२२. कुनै कारणवश खाता overdrawn भई यस बैकले असुलउपर गर्नुपर्ने देखिएमा बैकलाई सो रकम तथा त्यसमा लाग्ने ब्याजसमेत तिर्ने बुझाउने छु/छौं र सो रकम असुलउपर गर्न बैकलाई सदैव अख्तियारी प्राप्त हुनेछ। In the event of account overdrawn for whatever reason the Bank has right to collect amount including interest/penal, if any.

२३. कुनै पूर्वसूचना बिना नै माथि उल्लेखित कुनै पनि वा सम्पूर्ण शर्तहरू समयमा परिवर्तन गर्न सक्ने अधिकार बैक सँग रहेको छ र यसरी परिवर्तन गरिएका शर्तहरू यसै कागजातको अभिन्न अंग मानिनेछ।

The Bank reserves the right to change any/all the terms and conditions specified above from time to time without prior notice and such changes shall be considered as part of this document.

ख. इ-बैंकिङ (मोबाईल / इन्टरनेट बैंकिङ / डेबिट कार्ड) सेवा संचालन सम्बन्धि नियम तथा शर्तहरू For Operating E-Banking Service (Mobile/Internet Banking/Debit Card)

२४. इ-बैंकिङ सेवा केवल व्यक्तिगत प्रयोजनको लागि मात्र हो। यो हस्तान्तरण गरिने छैन। यसको प्रयोग बैकले इंगित गरेको प्रयोजनको लागि मात्र गरिने छ। यो सेवा उपभोग गर्नको लागि ग्राहकले बैकको कुनै एक शाखामा खाता संचालन गरेको हुनुपर्नेछ।

E-Banking service is exclusively for the use by the Customer authorized to do so by the bank. It is not transferable. It should not be used for any purposes other than the transactions designated by the bank. The customer must maintain an account at a branch of the bank to use the service.

२५. ग्राहकले बैकबाट बैकिङ कारोवारका लागि दिइएका डेबिट कार्ड, सुरक्षित गोप्य नाम, पासवर्ड, पिन आदि जानकारीहरूको गोपनियता कायम गर्नेछ र यी जानकारीहरू कुनैपनि अवस्थामा, कसैलाई, कहिलेपनि दिने छैन।

The customer should keep the Debit Card/User ID/Password/ Personal Identification Number (PIN) provided by the bank strictly confidential and undertake not to reveal the code/ID number to any person at any time under any circumstances.

२६. यदि आफ्ना डेबिट कार्ड, गोप्य पासवर्ड, नम्बर, पिन हराएको अथवा सोको जानकारीहरू कतै कोही असम्बन्धित व्यक्तिको जानकारीमा आएको थाहा भएमा तुरुन्त बैकलाई जानकारी गराई रद्द गराउनुपर्नेछ र तिनको पिन परिवर्तन गर्नुपर्नेछ।

The customer should keep the Bank informed immediately upon becoming aware that the Debit Card/User ID / Password / PIN is lost or has fallen into the hands or notice of any unauthorized person and the customer should request the bank to block/cancel the PIN/password and change it.

२७. इ-बैंकिङ प्रणालीबाट गरिएका सम्पूर्ण कारोवारहरूको जिम्मेवारी ग्राहक स्वयंको हुनेछ।

The customer should accept full responsibility for all transactions processed from the use of E-Banking service provided by the Bank.

२८. ग्राहकको जानकारीमा वा जानकारी बिना नै, ग्राहकलाई उपलब्ध पिन, पासवर्ड आदिको प्रयोगबाट गरिएको सम्पूर्ण कारोवार आदेशलाई कार्यान्वयन गर्ने हक बैकसंग सुरक्षित रहेको हुनेछ।

The bank has the authority to debit the account designated by the customer with the amount of any Withdrawal / Transfer / Payment made by the use of E- banking service with the use of the User ID / Password / Personal Identification Number (PIN), with or without the knowledge of the customer.

२९. इ-बैंकिङ प्रणाली मार्फत दिइएका आदेशहरू प्रत्यक्ष रूपमा ग्राहकबाट नआएको शंका लागेमा बैकले यस्ता आदेशहरूलाई अस्विकार गर्ने हक आफुसंग सुरक्षित राखेको हुनेछ।

The Bank is not bound to carry out the instructions given through E-Banking service, if the Bank at its sole discretion believes that such instruction is not emanated from the customer.

३०. ग्राहकले खातामा पर्याप्त रकमको अभाव हुनेगरी कुनैपनि आदेश इ-बैंकिङ प्रणाली मार्फत बैकलाई दिने छैन। यस्ता आदेश बैकले पाउँदाखेरि खातामा पर्याप्त रकमको अभाव भएमा यी आदेशको पालना गर्न बैक बाध्य हुने छैन।

At no time should the customer use or attempt to use the E-Banking service to execute transfer of funds, unless sufficient funds are available in the account. The Bank is under no obligation to honor any payment instructions unless there are sufficient funds in designated account(s) at the time of receiving such payment instructions.

३१. इ-बैंकिङ प्रणालीको प्रयोग सधैं बैकको प्रचलित नियम र विनियमहरूको अधिनमा रहनेछ।

The use of E-Banking service shall be subject to the Bank's prevailing rules and regulations.

३२. यो निवेदनमा बैकको स्वीकृति आवश्यक पर्नेछ। बैकसँग कुनै कारण नखुलाइकनै आफ्नो स्वविक्रममा यो निवेदनको कुनै भाग वा सम्पूर्ण निवेदन अस्वीकृत गर्ने अधिकार रहनेछ।

The request or application of the customer for the E- banking service shall be subject to the approval of the Bank. The Bank shall be entitled at its sole discretion to reject this application or any part thereof, without furnishing any reasons.

३३. नाग भित्रने र खरिद सहितको दैनिक/मासिक कारोवार सीमा निर्धारण गर्ने र बैकको आफ्नो Automated Teller Machine (एटएम) बाट प्रदान गरिने नोटको निर्धारण गर्ने अख्तियार बैकमा निहित रहने छ।

The Bank reserves the rights to limit daily/monthly transaction including cash withdrawal and purchase by the customer and decide on denomination that would be dispensed from the Bank's own Automated Teller Machine (ATM).

३४. ग्राहकलाई सूचित गरी वा नगरिकन, इ-बैंकिङ सुविधालाई नविकरण गर्ने, रद्द गर्ने वा फिर्ता लिने अधिकार बैकलाई रहनेछ।

The bank shall have the full discretion to cancel, withdraw or renew the E-Banking service provided to the customer with or without prior notice or any reasons given to the customer.

३५. इ-बैंकिङ सुविधा प्रयोग गरी भएका कारोवारको जाँच गर्ने दायित्व ग्राहकको हुनेछ र कारोवार सम्बन्धी कुनै विवाद बैकलाई कारोवार भएको ३० दिन भित्र चार्जब्याकको प्रक्रिया थाल्नको लागि सूचित गर्नुपर्नेछ।

It is customer's responsibility to check the statement for transactions performed through E-Banking and any dispute related with transaction must be notified to the Bank within 30 days of transaction for processing chargeback.

३६. इ-बैंकिङ सुविधाको म्यादको अन्तिम मिति सकिन एक महिना अगाडी ग्राहकले इ-बैंकिङ सुविधा खारेज गर्न/नविकरण नगर्न लिखित निर्देशन दिनु पर्नेछ।

The customer shall provide written instruction to the bank for cancellation/non-renewal of the E-Banking service one month prior to the expiry date specified.

आवेदकको हस्ताक्षर
Signature of Applicant

Thumb Print	
(R) दायाँ	(L) बायाँ

ग. घोषणा, सहमति तथा संचालन निर्देशन / Declaration, Consent & Operating Instructions

१. मैले/हामीले यस फारमको प्रत्येक पृष्ठ एवं सोमा संलग्न कागजातहरूमा उल्लेखित खाता सञ्चालन सम्बन्धी नियम तथा शर्तहरू पढे/पढ्यौं र यिनहरूको पालना गर्न मेरो/हाम्रो मञ्जुरी छ/छौं ।
I/We have read and understood the rules, terms and conditions specified in all the pages of this document and its attachment for conducting the account and other services contained in this form and agree to abide by such rules, terms and conditions.
२. यस/पुरक फारममा उल्लेखित विवरण र बैंकमा बुझाइएका कागजातहरू ठिक तथा साँचो छन् । भुटो ठहरीएमा कानून बमोजिम सजाय मञ्जुर छ । बैंकद्वारा बैंकका सेवा सुविधाको लागि अधिकार प्रत्यायोजन गरेर तेश्रो पक्ष वा कानुनी रूपमा जानकारी लिन पाउने संस्था वा व्यक्तिलाई दिन सक्नेछ । बैंकले यस फारममा दिइएको विवरण अनुसार मलाई सम्पर्क वा पत्राचार गर्न सक्नेछ र त्यसमा कुनै किसिमको समस्या सृजना भएमा बैंक जवाफदेही हुने छैन । दिइएका विवरण कुनै किसिमको परिवर्तन भएका बैंकलाई तत्काल खबर गर्ने छु र खबर नदिएको वा दिनमा ढिलाई भएको कारणले भविष्यमा कुनै किसिमको अवस्था सृजना भएमा त्यसको लागि बैंक जिम्मेवार हुने छैन ।
I/We hereby declare that all the information contained in this/supplementary form(s) and documents supplied herewith are true and correct in all respect. If found otherwise, I/we will be fully responsible as per the prevailing law. The Bank is authorized to share my information to the parties authorized by the Bank for various Banking services or to any entity allowed to collect such information lawfully. The Bank is allowed to contact me/us on above given details by any means of communication and the Bank will not be responsible for any consequences thereon. I/We hereby agree to notify the Bank in case of any changes in the details provided. The Bank will not be held responsible for any consequences arising in future in case I/we failed or delayed to inform the change in the details provided.
३. म/हामी यो घोषणा गर्दछु/छौं कि ई-बैंकिङ सेवाका लागि माथि उल्लेखित मोबाइल नम्बर तथा ईमेल मेरो/हाम्रो व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुनेछ तथा इन्टरनेट बैंकिङ सेवाका लागि यस बैंकद्वारा प्रदान गरिने Login ID तथा Passwords उल्लेखित मोबाइल नम्बर तथा ईमेल ठेगानामा प्राप्त गर्न मेरो/हाम्रो मञ्जुरी छ । साथै ई-बैंकिङ सेवा उपभोग गरेवापत बैंकले समय समयमा निर्धारण गरे बमोजिमको सेवा शुल्क मेरो/हाम्रो नाममा रहेको माथि उल्लेखित खाताबाट असुल गर्नहुन मेरो/हाम्रो मञ्जुरी छ ।
In consideration of the Bank providing me/us with the E-Banking service I/We selected, I/We declare that above mentioned mobile number and email ID are for my/our exclusive use only. I/We agree to receive login ID and passwords in my/our afore-mentioned mobile number and email ID respectively. I/We irrevocably authorize the Bank to debit my/our afore-mentioned account for utilization of the service and/or charges/fees incurred for E-Banking service as determined by the bank from time to time.
४. म/हामी खाता सञ्चालनका क्रममा सम्पत्ती शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, कानून, निर्देशन, अख्तियार प्राप्त निकायको आदेश वा सुचनाद्वारा प्रतिबन्धित वा उल्लंघन गर्ने छैन/छौं । म/हामी खाता सञ्चालनका क्रममा बैंकबाट समय समयमा माग हुने सुचना तथा विवरण बैंकलाई चिन्तबुझ्दो सत्यतथ्य विवरण उपलब्ध गर्ने छु/छौं । मैले/हामीले पेश गरेका सुचना / विवरण माथि बैंकलाई शंका लाग्ने भई चिन्त नबुझेमा खाता सञ्चालनमा खाता सञ्चालनमा रोक लगाई नियमनकारी जानकारी गराउन सक्ने छ र त्यसबाट उत्पन्न जस्तो सुकै परिणाम भोग्न म/हामी पूर्ण रूपमा मञ्जुर गर्दछु/छौं ।
I/we hereby declare that the transaction conducted in the account does not involve and is not designated for the purpose of any contravention or evasion of the provision of the AML act 2008 or of any rule, regulation, notification, direction or order made thereunder. I/we also hereby agree and undertake to provide all supporting information/document to the Bank in regards to the account activity, before the Bank undertakes the transaction(s) and/or as may be required from time to time as will reasonably satisfy the Bank about the transaction(s) in terms of my/our declaration. I/we also understand that if I/we refuse to comply with any such requirement or make unsatisfactory compliance therewith, the Bank may refuse to undertake the transaction and shall if the Bank has reason to believe that any contravention/evasion is contemplated by me/us, report the matter to the regulatory/enforcement authority. I/we will be fully responsible for the consequences (if any) thereon.

ल्याप्चे सहि/छाप Thumb Print

Thumb Print	
(R) दायाँ	(L) बायाँ

Thumb Print	
(R) दायाँ	(L) बायाँ

Thumb Print	
(R) दायाँ	(L) बायाँ

आवेदको हस्ताक्षर
Signature of Applicant _____

नाम
Name _____

आवेदको हस्ताक्षर
Signature of Applicant _____

नाम
Name _____

आवेदको हस्ताक्षर
Signature of Applicant _____

नाम
Name _____

बैंक प्रयोजनको लागि मात्र / For Bank use only

1. Checked with Bank's Customer List
2. Checked PEP/Sanction List
3. ID Copies Verified with Originals
4. Documents Completed
5. Introducer verified? Yes/No, if No, waiver obtained from _____

Signature of approver _____

6. Risk Category: Low Medium High
- If High, approval obtained from _____ Approval Attached

7. Account Opened Date _____

8. Signature Scanned by: _____

Designation: _____

Date:

D	D	M	M	Y	Y	Y	Y
---	---	---	---	---	---	---	---

Signature Verified by: _____

Designation: _____

Date:

D	D	M	M	Y	Y	Y	Y
---	---	---	---	---	---	---	---

9. Remarks, if any _____

Account Opened by:

Name:

Designation:

Date:

Checked by:

Name:

Designation:

Date:

Approved by:

Name:

Designation:

Date: